



जनकपुरधाम उपमहानगरपालिका

स्थानीय राजपत्र

खाता : ६ संख्या : १ मिति : २०७९/०९/१५

भाग-१

जनकपुरधाम उपमहानगरपालिका
नगर कार्यपालिकाको कार्यालय
जनकपुरधाम, धनेश
मध्य पश्चिम, नेपाल

जनकपुरधाम उपमहानगरपालिका, न्यायिक समिति कार्य
मञ्चालन ऐन, २०७९

जनकपुरधाम उपमहानगरपालिका, न्यायिक समिति कार्य

सञ्चालन ऐन, २०७९

नगर सभाबाट स्वीकृत मिति २०७९।०९।११६

प्रस्तावना: जनकपुरधाम उपमहानगरपालिकाको न्यायिक समितिको कार्य सञ्चालन व्यवस्थित गर्न कानून बनाई लागू गर्न वाञ्छनीय भएकोले नेपालको संविधानका धारा ५७ को उपचारा (४) र २२१ को उपचारा (१) र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का दफा ४९ को उपदफा १२, दफा ५३ को उपदफा (२) एवं १०२ सेदिको अधिकार प्रयोग गरी जनकपुरधाम उपमहानगरपालिकाको नगर सभाले यो ऐन बनाई लागू गरेको छ।

परिच्छेद-?

प्रारम्भिक:

?.
संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम जनकपुरधाम उपमहानगरपालिकाको न्यायिक समिति सञ्चालन ऐन, २०७९ रहेको छ।

(२) विषय वा प्रसंगले आर्को अर्थ नलागेमा यस ऐनमा:

- (क) “उपमहानगरपालिका” भन्नाले जनकपुरधाम उपमहानगरपालिकाका समझाएँ पछी।
- (ख) “कार्यालय” भन्नाले उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय समझाएँ पछी।
- (ग) “न्यायिक समिति” भन्नाले उपमहानगरपालिकाको न्यायिक समिति समझाएँ पछी।
- (घ) “मदस्य” भन्नाले न्यायिक समितिको सदस्य र संयोजक समेत समझाएँ पछी।

- (इ) “उजूरी प्रशासक” भन्नाले कार्यालयको प्रमुख प्रशासकीय अधिकृत वा अधिकृत कर्मचारीमध्ये न्यायिक समितिले तोकेको अधिकृत समझाएँ पछी र नतोकेसम्म प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत कर्मचारी समझाएँ पछी।
- (ब) “विविहित जवाफ” भन्नाले उजूरीपत्रमा विष्फी वा प्रतिवादी बनाइएको व्यक्तिले प्रमाण सहित कानून बमोजिम न्यायिक समितिमा प्रस्तुत गर्ने लिखित जवाफ वा प्रतिउत्तरपत्र समेत समझाएँ पछी।
- (च) “उजूरी” भन्नाले न्यायिक समिति समक्ष सुनावाएँ हुने विवादमा दिइने उजूरी, फिरादपत्र र निवेदन समेतलाई समझाएँ पछी।
- (ज) “एय किताब” भन्नाले न्यायिक समितिले विवादमा गेरेको निर्णय, मिलापत्र र दार्ची फिरादको अभिलेख राख्नको लागि संक्षिप्त ठहर उल्लेख गरी खडागेरको पुस्तिका समझाएँ पछी।
- (झ) “पेशी सची” भन्नाले न्यायिक समिति समक्ष निर्णयार्थ पेश हुने विवादहरूको सामाहिक, दैनिक तथा पूरक पेशी समझाएँ पछी।
- (ञ) “बबन्द इजलास” भन्नाले न्यायिक समितिमा निरूपण हुने विवादहरूमध्ये गोय प्रकृतिको विवाद भएको र सम्बद्ध पक्षहरू बीच गोपनीयता कायम राख्न आवश्यक देखिएमा पक्षहरू र न्यायिक समितिले अनुमति दिएका ब्यक्ति, पक्षका कानून व्यवसायी मात्र सहभागी हुने गरी प्रबन्ध गरिएको इजलास समझाएँ पछी।

(२) "मूल ऐन" भन्नाले स्थानीय सरकार सञ्चालन एन, २०७४ समझनु पर्छ ।

(३) "मेलामिलापकर्ता" भन्नाले न्यायिक समितिले सूचीकृत मेलामिलापकर्ता र न्यायिक समितिले तोकेको कर्मचारी वा पदाधिकारी समझनु पर्छ ।

(४) "तोकिएको वा तोकिए बमोजिम" भन्नाले यस ऐनमा तोकिएको वा यस ऐन अन्तर्गत बने नियमावलीमा तोकिए बमोजिम समझनु पर्छ ।

परिच्छेद-२

उजूरी दर्ता, कारबाही र म्याद तामेली

२. उजूरी दर्ता: (१) उजूरी प्रशासकले उजूरी जाँच्न लागाई दर्ता हुने देखिएमा विवाद दायरी रजिष्टरमा दर्ता गरी-गर्न लाई सोको हुन्ने निस्ता वा तारिख पर्चा सम्बन्धित पक्षलाई दिन लगाउने छ ।

(२) उजूरी प्रशासकले उपदफा (१) बमोजिम उजूरी जाँच्ना-जाँच्न लगाउँदा दर्ता हुन नसक्ने देखिएमा सोको कारण खुलाई उजूरीमा दर्पीठ गरी सोको अभिलेख गर्छी वा राख्न लाई सो उजूरी सम्बन्धित पक्षलाई फिर्ता दिनेछ ।

(३) उपदफा (२) बमोजिम गरिएको दर्पीठ आदेशमा चित नबड्ने पक्षले दर्पीठ गरिएको मिति ले १५ दिनभित्र न्यायिक समिति समझ उजूरी गर्न सक्नेछ ।

(४) न्यायिक समितिले उपदफा (३) बमोजिम उजूरी जाँचबङ्ग गर्दा दर्पीठ आदेश कानून बमोजिम नदेखेमा सोको कानूनी आधार खुलाई उजूरी दर्ता गर्न उजूरी प्रशासकलाई आदेश दिनेछ । उजूरी प्रशासकले सो आदेश बमोजिम उजूरी दर्ता गरी गर्न लगाउन पर्नेछ ।

(५) न्यायिक समितिले उपदफा (४) बमोजिम उजूरी जाँचबङ्ग गर्दा दर्पीठ आदेश कानून बमोजिम देखिएमा सोही व्यहोरा खुलाई आदेश गर्नेछ ।

उजूरी उपर कारबाही: (१) उजूरी प्रशासकले दफा २ बमोजिम दर्ता गरेको उजूरीपत्रमा विपक्षी वा प्रतिवादी बनाइएको व्यक्ति वा निकाय उपमहानगरपालिका क्षेत्रभित्रको भएमा सो व्यक्ति वा निकायका नाममा बाटाका म्याद बाहेक १५ दिने म्याद जारी गरी निकायका कर्मचारी मार्फत प्रचलित कानून बमोजिम तामेल कार्यालयको कर्मचारी मार्फत प्रचलित कानून बमोजिम तामेल गर्न लगाउने छ ।

(२) उपदफा (१) बमोजिमको व्यक्ति वा निकाय उपमहानगरपालिका क्षेत्र बाहेक अरु स्थानीय तहको भएमा उजूरी प्रशासकले उपदफा (१) बमोजिमको म्याद सम्बन्धित स्थानीय तहमा पठाई सो स्थानीय तहको सहयोग लिई सो स्थानीय तह तामेल गराउने छ ।

तर उजूरी प्रशासकले आवश्यक समझेमा कार्यालयको कर्मचारी मार्फत म्याद तामेल गराउन सक्नेछ ।

(३) उजूरी प्रशासकले उपदफा (१) र (२) बमोजिम तामेल भएको म्याद रीतपर्वक तामेल भएन भएन भएको जाँची रीतपर्वक तामेल भएको देखेमा सो तामेली म्याद मिसिल सामेल राख्न लगाउने छ । उजूरी प्रशासकले तामेली म्याद जाँच्ना बेरितपर्वक तामेल भएको देखेमा सोही व्यहोराको आदेश गरी सम्बन्धित व्यक्ति वा निकायका नाममा पुनः म्याद जारी गर्न आदेश र म्याद गरी गरी उपदफा (१) र (२) बमोजिम तामेल गराउन पर्नेछ ।

४. तारिखमा रहनु पर्ने: उज्जीकर्ता र लिखित जवाफ प्रस्तुतकर्ता वा निजको वारिस भए निजले तारिखमा बस्नु पर्नेछ, तारिखमा नबस्ने पश्चको उज्जीपत्र वा लिखित जवाफ उपर न्यायिक समितिले कुनै कारबाही नापी तामेतीमा राख्नेछ।
५. दस्तूर: उज्जीपत्र दस्तूर, लिखित जवाफ दस्तूर र निवेदन चकालतनामा दस्तूर क्रमशः रु. ५००।, रु. २००।- रु. १०।- लाग्नेछ।

परिच्छेद-३

न्यायिक समितिको विवाद निकाल सम्बन्धी कार्यविधि

६. न्यायिक समितिले अपनाउने कार्यविधि: (१) न्यायिक समितिले यस ऐन र यस ऐन बमोजिमका कार्यविधि अपनाइ विवादको कारबाही, सुनवाई र किनारा गर्नेछ।
- (२) न्यायिक समितिले विवादहरूमा मेलमिलापको कार्यविधिलाई प्रथम प्राथमिकता दिई प्रक्षहरूलाई मेलमिलाप गर्न अभिप्रैत गर्नेछ र मेलमिलापकर्ताद्वारा अभिप्रैत गर्नेछ।
- (३) न्यायिक समितिले उपदफा (२) बमोजिम मेलमिलापको कार्य मेलमिलापकर्ताद्वारा गर्ने-गराउने छ।
- (४) मेलमिलाप सम्बन्धी अरु कुनै मेलमिलाप सम्बन्धी संघीय कानून बमोजिम हुनेछ।
- (५) न्यायिक समितिले मेलमिलाप सम्बन्धी अरु कार्यविधि आफै निर्धारण र व्यवस्थापन गर्न सक्नेछ।
- (६) उपमहानगरपालिकाको चडा कार्यालयमा मेलमिलाप केन्द्र स्थापना भएको अवस्थामा न्यायिक समितिले मेलमिलापको लागि आदेश गरी प्रक्षहरूलाई सम्बन्धित मेलमिलाप केन्द्रमा पठाउन लगाउन सक्नेछ।

(७) उपदफा (६) बमोजिम आदेश भएमा उज्जी प्रशासकले विवादका मुख्य-मुख्य लिखितहरूका प्रतिलिपि र तारिख भएको सम्बन्धित चडा कार्यालयमा रहेको मेलमिलाप केन्द्रमा प्रक्षहरूलाई मेलमिलाप गर्न पठाउने छ।

(८) उपदफा (६) बमोजिम मेलमिलाप केन्द्र स्थापना नभएको अवस्थामा न्यायिक समितिले न्यायिक समिति वा कार्यालयमा मेलमिलाप सम्बन्धी कार्य गर्ने गराउन सक्नेछ।

(९) न्यायिक समितिले विवादमा निर्णय गर्ने अंड्या पुणेको नितिले सामान्यता ३५ (पैसीस) दिनभित्र विवादको निर्णय गर्नेछ।

(१०) न्यायिक समितिमा दायर भएको विवादको दायरी लगात कडा गर्ने अधिकार न्यायिक समितिलाई मात्र हुनेछ।

परिच्छेद-४

विविध

७. प्रोत्साहन रकम दिने: (१) न्यायिक समितिले मेलमिलाप तथा निर्णय गरे वापत देहायका सदस्य तथा कर्मचारीले देहाय बमोजिम प्रोत्साहन रकम कार्यालयबाट फाउनेछ।

(२) मिलापत्र भएको हकमा प्रत्येक मिलापत्र पिच्छे न्यायिक समितिका प्रत्येक सदस्यले रु. ३,०००।- अक्षरेपि रु. तीन हजार मात्रको दरले र निर्णय भएको हकमा प्रत्येक निर्णय पिच्छे रु. २,०००।- अक्षरेपि रु. दुई हजार मात्रको दरले,

(३) मिलापत्र भएको हकमा प्रत्येक मिलापत्र पिच्छे कार्यालयको कानून अधिकृतले रु. १,०००।- अक्षरेपि एक हजार मात्रको दरले र निर्णय भएको हकमा प्रत्येक निर्णय पिच्छे रु. ५००।- अक्षरेपि रु. पाँच सय मात्रको दरले,

बृहदः ६ संख्या : ९ प्रिति : २०७९/०९/१६

संख्या : ६ संख्या : ९ प्रिति : २०७९/०९/१६

(ग) मिलापत्र भएको हकमा प्रत्येक मिलापत्र पिच्छे न्यायिक समितिले कार्यालयको तोकेका कर्मचारीहरूले रु. २,०००।- अक्षेपि एक हजार मात्रमध्ये न्यायिक समितिले तोकेको दरले र निण्य भएको हकमा प्रत्येक निण्य पिच्छे रु. ५००।- अक्षेपि रु. पाँच सय मात्रमध्ये तोकेको दरले ।

(२) उपदफा (१) बमोजिमको रकमउपमहानारपालिकाबाट न्यायिक समिति सञ्चालन खर्च वापत छुट्याइएको सम्बन्धित शीर्षकबाट कार्यालयले भुक्तानी दिनु पर्नेछ ।
(३) कार्यालय समय बाहेक अरु समयमा न्यायिक समितिको आन्तरिक बैठक बसेमा सो बैठकमा सहभागी न्यायिक समितिका प्रत्येक सदस्य र कानून अधिकृतले बैठक भएका वापत रु. २,०००।- अक्षेपि रु. दुई हजार मात्रको दरले एवं सहभागी प्रत्येक कर्मचारीले रु. २,०००।- अक्षेपि रु. एक हजार मात्रको दरले बैठक भता पाउने छ ।

(४) न्यायिक समितिले मेलमिलापको लागि तोकिएको विवादमा कार्यालयको कर्मचारी बाहेक अरु मेलमिलापकताले न्यायिक समितिको विवादको मेलमिलाप गराए वापत प्रति मिलापत्र पिच्छे रु. एक हजार मात्रको दरले र मिलापत्र नभए प्रति विवाद वापत रु. पाँच सय मात्र दरले परिवहन र खाजा खर्च पाउनेछ ।

(५) यस दफा बमोजिमको ग्रोत्साहन रकम र बैठक भता २०७९।४।१२ देखिको विवाद एवं बैठकको हकमा लागू हुनेछ ।
मिलापत्र तथा निण्य कार्यान्वयन गर्ने: न्यायिक समितिले गरेको निण्य र न्यायिक समितिमा भएको मिलापत्रको कार्यान्वयन कार्यालयले गर्नेछ ।

७

संख्या : ६ संख्या : ९ प्रिति : २०७९/०९/१६

१०. कर्मचारी सम्बन्धी व्यवस्था: न्यायिक समिति सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारी न्यायिक समितिको माँग बमोजिम कार्यालयले कर्मचारीको व्यवस्था गर्नु पर्नेछ ।

महयोग गर्नुपर्ने: (१) न्यायिक समितिले विवादमागर्ने कारबाही, सुनन्वाई एवं न्यायिक समितिको निण्य मिलापत्र कार्यान्वयन सम्बन्धमा प्रहरी प्रशासन एवं सम्बद्ध निकाय र पदाधिकारीले न्यायिक समिति र कार्यालयलाई आवश्यक सहयोग गर्नु पर्नेछ ।

(२) न्यायिक समितिले विवादको कारबाही एवं सुनन्वाईको क्रममा कुनै निकायसँग कुनै प्रमाण माँग गरेमा सो निकाय र सो निकायको कार्यालय प्रमुखले सो प्रमाण यथाशक्य चाँडो न्यायिक समितिमा पठाई न्यायिक समितिलाई सक्तो सहयोग गर्नु पर्नेछ ।

११. यस ऐन र प्रचलित नेपाल कानून बमोजिम हुने: यस ऐनमा उल्लेख भएका काम कुरा यसै ऐन बमोजिम र यस ऐनमा उल्लेख नेमेका काम कुरा मूल ऐन बमोजिम तथा सो बाहेक अरु काम कुरा प्रचलित मुलकी देवानी सहिता, २०७५।, मूलकी देवानी कार्यविधि सहिता, २०७४, मूलकी देवानी कार्यविधि नियमावली, २०७५ र जिल्ला अदालत नियमावली, २०७५, बमोजिम हुनेछ ।
१२. नियमावली १ कार्यविधि बनाउन सक्ने: (१) यस ऐनको कार्यान्वयनको लागि उपमहानपालिकाको कार्यपालिकाले नियमावली बनाई लागू गर्न सक्नेछ ।

(२) न्यायिक समितिले यस ऐनको कार्यान्वयनको लागि आवश्यकतानुसार कार्यविधि बनाई लागू गर्न सक्नेछ ।
प्रमाणिकरण प्रिति: २०७९/०९/१६

आजाले,
रत्नेश शशि
प्रमुख प्रापासकीप अधिकृत

जनकपुरधाम उपमहानपालिकाद्वारा प्रकाशित मुला रु. ५/-